

# आयमुलक वर्णशंकर (हेम्पसायर × स्थानीय) बंगुर पालन प्रविधि

## परिचय :

नेपालमा परापूर्वकाल देखिव बंगुर पालन गर्दै आएको पाईन्छ । जुन ८० प्रतिशत भन्दा बढी स्थानीय र केही मात्र वर्ण शंकर तथा उन्नत नश्लहरू छन् । विशेषत जाँड, रक्सी बनाउने, खाने वा विक्री गर्ने ठाउँहरूमा बंगुर पालन बढी लोकप्रिय भएको देखिन्छ । बंगुरले होटलको जुठोपुरो, घरको भान्साबाट निस्केको चौलानी, साग सब्जीका बोक्राहरू तथा फालिने जुठोहरू बंगुरको आहाराको रूपमा प्रयोग हुन्छ । यसले खाएको खाद्य पदार्थहरूलाई पचाई छिटै मासुमा परिणत गर्दछ । बंगुर मासुको लागि मात्र नभै केही समुदायहरूको धार्मिक र सामाजिक रिती रिवाजलाई पनि कायम राख्न पाल्ने गरेको पाईन्छ । यसर्थ बंगुर छिटो वयस्क भै प्रजनन् योग्य हुने र विदेशबाट ल्याईएका उन्नत जातका बंगुरहरूको उत्पादन हेर्दा अन्य व्यवसाय भन्दा बढी फाइदा हुने देखिएकोले कृषकहरू बंगुर पालन तर्फबढी आकर्षित भएका छन् । राम्रो हेरचाह, समयमा दानापानी र रोगहरूको नियन्त्रण गरि बंगुर पालेमा हेम्पसायर को भालेलाई स्थानीय माउ बंगुरमा प्रजनन गराई स्थानीय बंगुर भन्दा वर्णशंकर (हेम्पसायर × स्थानीय) बंगुरलाई मासुको लागि १ वर्षको उमेरमा करिब डेढ गुणा (२५ के.जी. सम्म) जिवित तौल बनाउन सकिने प्रविधिको विकास गरिएको छ ।

## प्रविधिको उद्देश्य

१. छिटो आम्दानी लिन सकिने
२. थोरै लगानी भए पुग्ने
३. सानो ठाउँलाई पनि उपयोग गर्न सकिने
४. खेर जाने आहाराको सदृप्योग

## अनुसन्धान सन्चालन तरिका

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराबाट हेम्पसायर जातको ४ गोटा भाले (दुई महिना उमेर) को छनौट गरियो । छनौट गरिएका भालेहरू केन्द्रको बाह्य अनुसन्धान स्थल बनिगामा, मोरडमा २ गोटा भाले र बाह्य अनुसन्धान स्थल, धनगढी, सिरहामा २ गोटा भाले दिई परिक्षण शुरू गरियो । उक्त परिक्षण कृषकहरूले पालिरहेका स्थानीय बंगुर र स्थानीय तरिकाकै आहारा तथा व्यवस्थापनमा सन्चालन गरियो । परिक्षणमा दिइएको भाले बंगुर र स्थानीय बंगुरहरूलाई समय समयमा आवश्यक भ्याक्सीनेसन, ड्रेनिंग तथा अन्य स्वास्थ्यको रेखदेख केन्द्रबाट नै गरिएको थियो । भालेको उमेर पुगेपछि कृषकहरूले पालेका स्थानीय बंगुरमा ३ वर्षसम्म प्राकृतिक प्रजनन् (Natural mating) गराईयो । जसबाट उत्पादन भएका २०० वर्णशंकर पाठापाठीहरू छनोट गरी अभिलेख राखी तुलनात्मक अध्ययन गरिएको थियो ।

## नतिजा

स्थानीय माउंमा हेम्पसायर भाले बाट प्रजनन् गराई जन्मेका वर्णशंकर (५०:५० प्रतिशत) बंगुरको तुलनात्मक अध्ययन गर्दा स्थानीय जातबाट जन्मेका पाठापाठी जन्मिदाको प्रति गोटा तौल ८४० ग्राम थियो भने वर्णशंकर (हेम्पसायर × स्थानीय) पाठापाठीको जन्मिदाको तौल १ के.जी. थियो । स्थानीय जातको माउले प्रति बेतमा ६-७ गोटामात्र पाठापाठी जन्माएको थियो भने वर्णशंकर माउबाट ८-९ गोटा सम्म पाठापाठी जन्माएको पाइयो । माउबाट पाठापाठी छुट्याउंदा स्थानीयमा ५-६ गोटा पाईयो भने वर्णशंकरको ७-८ गोटा सम्म पाईयो । माउबाट ४५ दिनमा पाठापाठी छुट्याउंदा स्थानीय जातको ५-६ गोटा सम्म मात्र हुक्काएको र तौल प्रति गोटा ७ के.जी. थियो भने वर्णशंकरले ७-८ गोटा सम्म राम्ररी हुक्काएको र प्रति गोटा तौल ८ के.जी. सम्मको पाईयो । यस्तै १ वर्ष उमेर सम्मको बंगुरको मासु उत्पादनलाई अध्ययन गर्दा स्थानीय जातको ५८ के.जी. सम्म र वर्णशंकरको ८५ के.जी. सम्म जिवित तौल भएको पाईयो ।



जन्मे देखिव ४५ दिन सम्मको पाठापाठीको मृत्यु दर स्थानीय जातमा १८ प्रतिशत थियो भने वर्ण शंकरमा १५ प्रतिशत मात्र रहेको पाईयो । स्थानीय बंगुरमा पहिलो पटक बाली गएको उमेर र व्याउने समय क्रमशः ३१४ दिन र ४२८ दिन रहेको पाईयो । त्यस्तै वर्णशंकरमा ३१० र ४२५ दिन रहेको पाईयो र एक बेत देखि अर्को बेतको अन्तराल स्थानीयमा २०४ दिन र वर्णशंकरमा १८८ दिन रहेको पाईयो ।

## निष्कर्ष

यसरी स्थानीय र वर्णशंकर बंगुरको तुलनात्मक अध्ययनबाट वर्णशंकर बंगुर पालन गर्दा बढि फाईदा हुने देखिन्छ ।



**थप जानकारीको लागि**  
**क्षेत्रीय कृषि अनुसन्धान केन्द्र**  
**बंगुर अनुसन्धान ईकाइ**  
तरहरा, सुनसरी

फोन : ०२५-४७६०१०, ईमेल: rarst.narc@gmail.com